

## मिति २०७९ साल भाद्र २९ गतेका दिनको कार्यपालिका बैठकको निर्णय

### प्रस्तावित विषयहरू:

१. समिक्षा सम्बन्धमा ।
२. नगद मौज्जात रकम विनियोजन सम्बन्धमा ।
३. जनप्रतिनिधिको पोषाक सम्बन्धमा ।
४. उर्जा विकास उपसमिति पुनःगठन सम्बन्धमा ।
५. सुन्तले तथा पानीमुनि धारो पोखरी आयोजनाको छानविन समिति गठन सम्बन्धमा ।
६. वाईरलेस ईन्टरनेट व्यवस्थापन सम्बन्धमा ।
७. गाउँपालिका दररेट सम्बन्धमा ।
८. ईजाजत सम्बन्धमा ।
९. माग आकृति सम्बन्धमा ।

### निर्णयहरू:-

१. निर्णय नं. १, प्रस्ताव नं. १ माथि आवश्यक छलफल गर्दा यस लिखु गाउँपालिकाको विगतका कार्यपालिकाको बैठकका निर्णयहरू क्रमशः प्रभावकारी रूपमा कार्यान्वयन भई रहेको अवस्थामा अझ यसलाई थप प्रभावकारी बनाउन सरोकारवाला पक्षहरू बीचमा समन्वय गरी कार्यान्वयन गर्ने सर्वसम्मतबाट निर्णय गरियो ।
२. निर्णय नं. २, प्रस्ताव नं. २ माथि आवश्यक छलफल गर्दा आर्थिक बर्ष ०७८/७९ को नगद मौज्जात अनुमान रु. ६०,००,०००।०० गरिएको तथा मिति २०७९/०३/३१ गतेको कार्यपालिका बैठकको निर्णय अनुसार अनिवार्य दायित्वमा सिर्जित बजेट रु. ४,७८,७२६।०० बाहेक आर्थिक बर्षको अन्त्यमा नगद मौज्जात रकमको यथेष्ट हिसाब किताब गर्दा अनुमानित नगद मौज्जात तथा अनिवार्य दायित्व भन्दा बढि भएको आर्थिक बर्ष ०७९/८० को बार्षिक बजेट तथा कार्यक्रममा विनियोजन हुन छुट एकमुष्ट नगद मौज्जात रकम रु. १७,४२८,६५१।९३ लाई आर्थिक बर्ष ०७९/८० को नीति तथा कार्यक्रमको आधारमा

नै देहायका कार्यक्रम तथा आयोजनामा रकम विनियोजन गर्ने तथा आगामि गाउँसभामा अनुमोदनको लागि पेश गर्ने सर्वसम्मतबाट निर्णय गरियो ।

सि.नं.	कार्यक्रम	खर्च शीर्षक	विनियोजन	श्रोत
१	प्रदेश अनुदान फिर्ता	२८२१९	७१८७८६२.००	आन्तरिक श्रोत
२	आर्थिक बर्ष ०७८/७९ को चौथो त्रैमासिकको बिद्यालय कर्मचारी तथा सहजकर्ताको अपुग तलव भत्ता अनुदान	२५३११	११२३५००.००	आन्तरिक श्रोत
३	मोटरसाईकल खरिद	३११२१	३५०००००.००	आन्तरिक श्रोत
४	स्वास्थ्य उपकरण खरिद	३११२२	७०००००.००	आन्तरिक श्रोत
५	खेलकुद विकास कार्यक्रम	२२५२२	५०००००.००	आन्तरिक श्रोत
६	गाउँपालिका जग्गा प्राप्ति	३१४११	१००००००.००	आन्तरिक श्रोत
७	गाम्नांसार पोखरी सडक स्तरोन्नती, लिखु ७, ८ र ९	३११५१	७०००००.००	आन्तरिक श्रोत
८	गाउँपालिका सडक मर्मत तथा भैपरी खर्च	२२११३	१००००००.००	आन्तरिक श्रोत
९	जग्गा बर्गिकरण कार्यक्रम	२२५२२	१००००००.००	आन्तरिक श्रोत
१०	तिज बिषेश कार्यक्रम	२२५२२	१०००००.००	आन्तरिक श्रोत
११	जनचेतना तथा क्षमता विकास कार्यक्रम	२२५२२	१६७२८९.९३	आन्तरिक श्रोत
१२	खोरण्डेखोला घोरटो बाटो निर्माण, लिखु ३	३११५९	२०००००.००	आन्तरिक श्रोत
१३	डुडे सिम्ले कुलो मर्मत, लिखु ६	३११५१	५००००.००	आन्तरिक श्रोत
१४	वडा नं. २ को वडा कार्यालय मर्मत	३११५९	२०००००.००	
		जम्मा	१७४२८६५१.९३	

३. निर्णय नं. ३, प्रस्ताव नं. ३ माथि आवश्यक छलफल गर्दा गाउँ कार्यपालिकाको बैठक, सभा तथा अन्य सार्वजनिक कार्यक्रममा उपस्थित हुँदा जनप्रतिनिधिहरूले अनिवार्य रूपमा देहायका एकै किसिमका पोषक लगाउने सर्वसम्मतबाट निर्णय गरियो ।

पुरुष	महिला
दौरासुरुवाल	सारी चोलि
कोट	कोट
टोपी	

४. निर्णय नं. ४, प्रस्ताव नं. ४ माथि आवश्यक छलफल गर्दा उर्जा विकास उप-समिति गठन तथा सञ्चालन कार्यविधि, २०७८ नियम ३ अनुसार देहायको एक उर्जा विकास उप-समिति पुनःगठन गर्ने सर्वसम्मतबाट निर्णय गरियो ।

संयोजक – केशवहरी ढुंगेल (वडाध्यक्ष, वडा नं. ९)

सदस्य – सोकर्ण श्रेष्ठ (वडाध्यक्ष, वडा नं. ९)

सदस्य – पुरोषोत्तम पौडेल (वडाध्यक्ष, वडा नं. ८)

सदस्य – अम्बिका वि.क. (कार्यपालिका सदस्य)

सदस्य – रेनुका मगर (कार्यपालिका सदस्य)

सदस्य – गितादेवी बर्मे (कार्यपालिका सदस्य)

सदस्य – कमला खड्का (कार्यपालिका सदस्य)

५. निर्णय नं. ५, प्रस्ताव नं. ५ माथि आवश्यक छलफल गर्दा सुन्तले पोखरी, वडा नं. २ तथा पानी मुनि धारो पोखरी, वडा नं. १ आयोजना कार्यान्वयनका विषयमा केहि द्विविधा सिर्जना भएकोले ताँहा बस्तुस्थितिको अनुगमन, मूल्यांकन, छानबिन तथा कार्यपालिकामा प्रतिवेदन समेत गर्ने गरी देहायबमोजिम एक छानबिन समिति गठन गर्ने सर्वसम्मतबाट निर्णय गरियो ।

संयोजक – अस्मिता थापा (उपाध्यक्ष)

सदस्य – मोहन कार्की (वडा नं. ५, वडाध्यक्ष)

सदस्य – टिका बहादुर क्याप्टाकी (वडा नं. ६, वडाध्यक्ष)

सदस्य – विपना श्रेष्ठ (योजना शाखा प्रमुख)

सदस्य – उमाशंकर चौधरी (सब-ईञ्जिनियर)

६. निर्णय नं. ६, प्रस्ताव नं. ६ माथि आवश्यक छलफल गर्दा ग्रामीण दूरसञ्चार विकास कोष प्रयोग गरी लिखु गाउँपालिका, ओखलढुंगा भरीका सामुदायिक आधारभूत विद्यालयहरुमा ब्रोडब्याण्ड इन्टरनेट पुर्याउन तथा यस अघि ग्रामीण दूरसञ्चार विकास कोष प्रयोग गरी सञ्चालित परियोजना मार्फत ब्रोडब्याण्ड इन्टरनेट सेवा जडान तथा सञ्चालन भएका स्थानहरु (स्थानीय तह, वडा कार्यालय, सामुदायिक स्वास्थ्य संस्था तथा सम्पूर्ण सामुदायिक माध्यमिक विद्यालयहरु) मा क्षमता अभिवृद्धि गर्न

नेपाल दूरसञ्चार प्राधिकरण, काठमाडौं र यस लिखु गाउँपालिका ओखलढुंगा बीच मिति २०७८/०२/२१ गते गरिएको सम्झौता अनुसार कार्य सम्पन्न भई ईन्टरनेट सुचारु अवस्थामा रहेकोले यस अगावै लिखु गाउँपालिकाले वायरलेस स्टेशन निर्माण गरी वितरण गरीएको वायरलेस ईन्टरनेटका पूर्वाधारहरु निकाल्ने तथा व्यवस्थापन गर्ने र सो वापत लाग्ने खर्च आर्थिक बर्ष ०७९/८० को निर्मित सार्वजनिक सम्पतिको मर्मत सम्भार खर्च शिर्षकबाट व्ययभार हुने गरी सार्वजनिक खरिद तथा सम्पति व्यवस्थापन उप-शाखाले व्यवस्थापन मिलाउने तथा अन्य प्रयोजनमा उपयोगिता गर्न सक्ने सामानलाई उपयोगिता गरी बाँकि सामानहरुको भण्डारण तथा लिलाम बिक्रि प्रक्रिया अगाडि बढाउने सर्वसम्मतबाट निर्णय गरियो ।

७. निर्णय नं. ७, प्रस्ताव नं. ७ माथि आवश्यक छलफल गर्दा लिखु गाउँपालिकाको दररेट समितिको निर्णय अनुसार निर्धारण भएको गाउँपालिकाको दररेट, २०७९ लाई स्वीकृत गर्ने सर्वसम्मतबाट निर्णय गरियो । दररेट, २०७९ यसै साथ संलग्न छ ।
८. निर्णय नं. ८, प्रस्ताव नं. ८ माथि आवश्यक छलफल गर्दा गैयादेवी कन्सट्रक्सन एण्ड सप्लायर्स प्रा.लि. (स्थायी लेखा नं. ६१०३५१५५८) लाई “घ” वर्गको निर्माण व्यवसायी ईजाजत प्रदान गर्ने सर्वसम्मतबाट निर्णय गरियो ।
९. निर्णय नं. ९, प्रस्ताव नं. ९ माथि आवश्यक छलफल गर्दा यस कार्यालयको स्वीकृत दरबन्दी अनुसारका रिक्त रहेका पदहरुमा स्थायी पदपूर्तिका लागि प्रदेश लोक सेवा आयोग, प्रदेश नं. १ मा माग आकृति पेश गर्ने सर्वसम्मतबाट निर्णय गरियो । माग आकृति विवरण यसै साथ संलग्न छ ।